

# **Establishment of Ground Control Points**

**Susta Rural Municipality**

## **REPORT**



**Submitted To:**

**Office of Susta Rural Municipality**  
Susta, Parasi

**Submitted By:**

**Zenith B.P Engineering Consultancy**  
Bardaghat-4, Nawalparasi(West)

## Table of Contents

1.0 Background .....	1
2.0 Objectives .....	1
3.0 Study Area .....	1
4.0 Methodology.....	2
4.1 Establishment of Survey monuments/Bench mark.....	2
4.2 DGPS Survey for Establishment of control points .....	2
4.2.1 Equipment Used.....	3
4.2.2 Data Collection .....	4
4.2.3 Data Processing .....	4
4.3 Coordinate Transfer .....	6
5.0 Observations And Results.....	6
ANNEX-1 .....	9
Description Card.....	9

## List of Figures

Figure 1: Location Map of study area using GIS.....	1
Figure 3: Emlid Reach RS2 Receiver .....	3
Figure 4: Screenshots of GNSS Static Processing .....	5

## List of Tables

Table 1: DGPS Coordinates in MUTM Coordinate System.....	6
--	---

## 1.0 Background

The DGPS survey of the Ground control points (GCPs) has been carried for establishing control point inside Susta Rural Municipality with its base station in known control point. Survey has been carried out in the month of May and June. This report describes the project area, instrument used, adopted methodology for DGPS data processing and the post processed results.

## 2.0 Objectives

The main objectives of the study

- Establishment of 80 Ground Control Points inside Susta Rural municipality.
- Establishment of Survey monuments/Bench mark

## 3.0 Study Area

Study Area is located in Nawalparasi district of Lumbini province. It is extended from 83.81 E to 83.91 E. Longitude and 27.34 N to 27.51 N Latitude with an area of 91.23 sq. km and consist of 5 wards.




Figure 1: Location Map of study area using GIS

## **4.0 Methodology**

### **4.1 Establishment of Survey monuments/Bench mark**

The main task of the project is to establish 80 Ground control point within various ward of Susta Rural municipality. So, we have prepared monumentation and fixed in various places inside municipality as per the client's requirement. The size of monument is 15cm\*15cm on top, 23cm\*23cm on bottom and 55cm height as per the ToR.

### **4.2 DGPS Survey for Establishment of control points**

DGPS is based upon knowledge of a highly accurate, geodetically surveyed location of a GPS reference station. This reference station observes GPS signals in real-time and compares their ranging information to the ranges expected to be observed at its fixed point. The differences between observed ranges and predicted ranges are used to compute corrections to GPS parameters, error sources, and/or resultant positions. These differential corrections are then transmitted to GPS users, who apply the corrections to their received GPS signals or computed positions. Differential Global Positioning System (DGPS) is an enhancement to Global Positioning System that provides improved location accuracy. DGPS refers to using a combination of receivers and satellites to reduce/eliminate common receiver based and satellite-based errors reduce orbit errors reduce ionospheric and tropospheric errors reduce effects of SA eliminate satellite and receiver clock errors improve accuracy significantly 10 0's of meters to meters to centimeters to millimeters

1. DGPS uses one or several (network) fixed ground-based reference stations (in known locations).
2. The base station compares its own known location, to that computed from a GPS receiver.
3. Any difference is then broadcast as a correction to the user. Correction signals can be broadcast either from ground stations, or via additional satellites.

### 4.2.1 Equipment Used

Three sets of Reach RS2 Series were used in which one is used as base station and the other four were used for establishment of ground control point as rover station.



Figure 2: Reach RS2 Receiver

Reach RS2 GNSS receiver tracks multiple GNSS satellites (GPS, GLONASS, Galileo, BeiDou, and QZSS) for the DGPS survey (Specification of GNSS Receiver is provided in Annex). Detail specs of the instrument are provided in the Annex. Reach RS2 is L1/L2/L5 RTK GNSS receiver with centimeter precision. Reach RS2 determines a fixed solution in seconds and provides positional accuracy down to several millimeters.

The receiver tracks GPS/QZSS (L1, L2), GLONASS (L1, L2), BeiDou (B1, B2), Galileo (E1, E5) and SBAS (L1C/A), and reliably works in RTK mode on distances up to 60 kilometers and 100 kilometers in PPK mode. A multi-feed antenna with multipath rejection offers robust performance even in challenging conditions. RINEX raw data logs are compatible with OPUS, CSRS-PPP, AUSPOS and other PPP services so users can now get centimeter-precise results

any place on Earth. Built-in 3.5G modem and UHF LoRa radio. The Reach RS2 features a power-efficient 3.5G HSPA modem with 2G fallback and global coverage. The corrections can be accessed or broadcast over NTRIP independently, without relying on internet connection on a smartphone. For remote areas, the Reach RS2 has a built-in LoRa radio that has proven to be a reliable link for RTK corrections for distances up to 8 kilometers designed for Tough Conditions. The Reach RS2 is engineered to be waterproof and impact resistant. Its body is manufactured in a two-step injection process and is made out of shockproof polycarbonate covered in a special elastomeric for extra protection. The receiver has an industry-standard 5/8-inch mounting thread. The LiFePO4 battery of the Reach RS2 is designed for 16 hours of work as a 3.5-G RTK rover on one charge regardless of weather conditions. It can charge from a USB wall charger or a power bank over USB-C.

### **Receiver Accuracy**

- Static H: 4 mm + 0.5 ppmV: 8 mm + 1 ppm
- PPK H: 5 mm + 0.5 ppmV: 10 mm + 1 ppm
- RTK H: 7 mm + 1 ppmV: 14 mm + 1 ppm
- Convergence time ~5 s typically

### **4.2.2 Data Collection**

The data collection in field is done using Base Logging method. Base Logging is the process of recording positional data in DGPS for a certain time which later on post processing results with the three-dimensional coordinates of the location it is logged in. Control points are established with reference to base station at each location.

### **4.2.3 Data Processing**

The Ground Control Points (GCPs) collected were post processed using Geo Solution GNSS processing software. The coordinates are obtained in lat/lon in ITRF2014 frame which is practically equivalent to WGS84. The height is obtained in ellipsoid and EGM 2008. The coordinate of control points is provided in UTM 44N (wgs84) coordinate system and Everest MUTM84 coordinate system.

File Name	Station Name	Date Type	Start Time	End Time	Antenna Height	Measurement Mode	Measured Height	Antenna Type	Data Version	Device Serial	Path Path
4C10170809	Bm-1	Static	2023-6-27 12:34:50.00	2023-6-27 19:25:00.00	1.345	Antenna vertical h...	1.345	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C10170708	4C10	Static	2023-6-6 11:11:54.00	2023-6-6 12:41:17.00	2.050	Antenna vertical h...	1.825	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C11015488	4C11	Static	2023-6-9 10:21:24.00	2023-6-9 14:40:07.00	1.945	Antenna vertical h...	1.820	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C120157628	4C12	Static	2023-6-6 13:44:53.00	2023-6-6 14:40:32.00	2.055	Antenna vertical h...	1.880	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C13015325	4C13	Static	2023-6-9 15:10:29.00	2023-6-9 16:43:10.00	2.042	Antenna vertical h...	1.917	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C140157025	4C14	Static	2023-6-6 15:10:45.00	2023-6-6 16:44:34.00	2.011	Antenna vertical h...	1.886	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C15015718	4C15	Static	2023-6-6 17:04:12.00	2023-6-6 18:30:39.00	1.957	Antenna vertical h...	1.832	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C160157625	4C16	Static	2023-6-6 17:11:02.00	2023-6-6 18:31:55.00	2.076	Antenna vertical h...	1.952	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C170157590	4C17	Static	2023-6-6 18:54:25.00	2023-6-6 20:16:55.00	1.830	Antenna vertical h...	1.814	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C180157621	4C18	Static	2023-6-6 19:06:52.00	2023-6-6 20:41:42.00	1.990	Antenna vertical h...	1.885	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C190157605	4C19	Static	2023-6-7 07:50:39.00	2023-6-7 08:30:21.00	1.952	Antenna vertical h...	1.887	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C200156927	4C20	Static	2023-6-7 08:13:39.00	2023-6-7 09:30:27.00	2.037	Antenna vertical h...	1.907	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C210158412	4C21	Static	2023-6-7 09:58:10.00	2023-6-7 11:41:12.00	2.007	Antenna vertical h...	1.882	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C220158424	4C22	Static	2023-6-7 10:10:02.00	2023-6-7 11:45:03.00	2.021	Antenna vertical h...	1.886	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C230158416	4C23	Static	2023-6-7 12:01:44.00	2023-6-7 13:43:13.00	1.990	Antenna vertical h...	1.885	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C240158414	4C24	Static	2023-6-7 12:19:53.00	2023-6-7 13:40:40.00	1.890	Antenna vertical h...	1.735	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C250158413	4C25	Static	2023-6-7 13:58:23.00	2023-6-7 15:26:40.00	1.955	Antenna vertical h...	1.830	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C260158428	4C26	Static	2023-6-7 14:11:52.00	2023-6-7 15:29:13.00	1.830	Antenna vertical h...	1.705	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C270158411	4C27	Static	2023-6-7 15:38:45.00	2023-6-7 17:14:02.00	1.810	Antenna vertical h...	1.610	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C280158414	4C28	Static	2023-6-7 17:59:30.00	2023-6-7 19:44:05.00	1.787	Antenna vertical h...	1.587	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C290158420	4C29	Static	2023-6-7 17:08:08.00	2023-6-7 18:47:14.00	1.821	Antenna vertical h...	1.622	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C300158421	4C30	Static	2023-6-7 17:08:51.00	2023-6-7 18:47:53.00	1.761	Antenna vertical h...	1.561	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C310158421	4C31	Static	2023-6-5 16:06:57.00	2023-6-5 17:38:46.00	1.957	Antenna vertical h...	1.832	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C320158425	4C32	Static	2023-6-5 16:10:31.00	2023-6-5 17:42:01.00	1.888	Antenna vertical h...	1.888	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C330158415	4C33	Static	2023-6-5 16:00:37.00	2023-6-5 16:34:19.00	1.941	Antenna vertical h...	1.816	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C340158428	4C34	Static	2023-6-5 18:11:53.00	2023-6-5 19:28:17.00	1.940	Antenna vertical h...	1.820	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C350158420	4C35	Static	2023-6-6 06:45:27.00	2023-6-6 08:03:21.00	1.940	Antenna vertical h...	1.815	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C360158415	4C36	Static	2023-6-6 06:41:11.00	2023-6-6 08:05:44.00	1.950	Antenna vertical h...	1.825	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C370158408	4C37	Static	2023-6-6 08:31:29.00	2023-6-6 10:18:21.00	1.930	Antenna vertical h...	1.825	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C380158413	4C38	Static	2023-6-6 08:37:40.00	2023-6-6 10:23:38.00	1.670	Antenna vertical h...	1.545	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C390158413	4C39	Static	2023-6-9 10:58:02.00	2023-6-9 12:43:37.00	2.000	Antenna vertical h...	1.870	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C400158413	4C40	Static	2023-6-9 10:18:37.00	2023-6-9 12:04:06.00	2.036	Antenna vertical h...	1.881	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C410158413	4C41	Static	2023-6-9 10:13:07.00	2023-6-9 12:07:53.00	1.534	Antenna vertical h...	1.594	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C420158413	4C42	Static	2023-6-17 09:21:50.00	2023-6-17 21:05:00.00	1.640	Antenna vertical h...	1.515	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C430158413	4C43	Static	2023-6-18 08:47:50.00	2023-6-18 15:15:00.00	1.630	Antenna vertical h...	1.514	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C440158413	4C44	Static	2023-6-18 11:15:26.00	2023-6-18 13:26:36.00	1.639	Antenna vertical h...	1.514	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj
4C450158413	4C45	Static	2023-6-19 09:08:30.00	2023-6-19 20:20:00.00	1.516	Antenna vertical h...	1.516	GMKZENH435	2.25.180302	Z35160402013	C:\GEO\Proj





Figure 3: Screenshots of GNSS Static Processing

### 4.3 Coordinate Transfer

After processing the data, the coordinates in WGS84 were obtained which were transformed to the Geodetic coordinate of Nepal using transformation parameters.

Translation in X axis = - 124.3813 m,

Translation in Y axis = 521.67 m,

Translation in Z axis = 764.5137 m,

Rotation in X axis = 17.1488

Rotation in X axis = -8.11536

Rotation in X axis = 11.1842

Scale factor = 2.1105

Using these parameter values, all WGS-84 co-ordinates were transformed to Nepal datum, Everest 1830.

## 5.0 Observations And Results

The DGPS takes observation in its default geographic coordinate system which is WGS84 which is then projected to MUTM 84 Zone. The coordinate of control point are shown in the table below.

Table 1: DGPS Coordinates in MUTM Coordinate System

S. No	Easting	Northing	Ortho. Height	Point Id
1	484966.133	3041094.625	119.977	1CP1
2	484993.348	3041198.138	119.518	1CP2
3	484724.048	3040895.107	115.041	1CP3
4	484759.115	3040887.023	115.099	1CP4
5	484423.491	3041185.165	114.165	1CP5
6	484425.044	3041247.271	115.68	1CP6
7	484711.743	3041200.156	113.795	1CP7
8	484739.394	3041240.532	115.324	1CP8
9	485254.619	3041249.033	121.235	1CP9
10	485284.972	3041308.902	119.771	1CP10
11	485504.571	3041415.855	118.386	1CP11
12	485487.313	3041427.062	118.567	1CP12
13	485651.978	3041588.964	122.455	1CP13
14	485614.617	3041591.145	122.15	1CP14
15	485292.404	3041609.12	122.671	1CP15
16	485305.93	3041642.086	121.873	1CP16
17	484896.902	3041716.679	118.155	1CP17
18	484921.408	3041728.288	118.197	1CP18
19	485148.677	3042116.704	121.503	1CP19
20	485090.828	3042074.467	119.888	1CP20
21	484765.948	3042276.466	117.22	1CP21

22	484794.945	3042233.271	123.286	1CP22
23	484869.733	3042006.081	121.699	1CP23
24	484836.973	3041980.219	120.335	1CP24
25	484945.23	3041379.99	117.17	1CP25
26	484905.538	3041349.705	117.486	1CP26
27	485191.4	3040836.08	114.308	1CP27
28	485221.88	3040800.469	113.828	1CP28
29	485266.94	3041068.977	115.523	1CP29
30	485271.427	3041039.625	115.436	1CP30
31	485508.202	3041135.716	122.122	1CP31
32	485490.106	3041147.765	120.31	1CP32
33	485414.774	3040860.895	119.805	1CP33
34	485420.453	3040890.08	120.214	1CP34
35	484479.693	3040719.827	111.107	1CP35
36	484508.805	3040703.875	110.783	1CP36
37	484918.856	3040764.42	113.975	1CP37
38	484860.694	3040779.797	115.154	1CP38
39	485094.812	3040448.19	111.255	1CP39
40	485095.676	3040404.049	111.171	1CP40
41	483007.445	3041454.836	111.004	1CP41
42	483021.155	3041538.384	111.167	1CP42
43	483066.062	3041321.823	111.959	1CP43
44	483088.213	3041333.109	111.608	1CP44
45	482831.561	3041251.686	110.368	1CP45
46	482777.702	3041287.023	108.824	1CP46
47	482763.746	3041115.361	108.442	1CP47
48	482694.661	3041135.521	108.645	1CP48
49	483012.382	3041197.178	121.939	1CP49
50	482899.151	3041145.409	109.948	1CP50
51	483365.261	3041345.437	112.437	1CP51
52	483322.859	3041265.778	112.522	1CP52
53	488988.106	3038107.897	109.541	GCP-02
54	488060.017	3037627.101	108.879	GCP-04
55	487810.459	3037707.917	111.333	GCP-08
56	487747.722	3037839.834	108.237	GCP-11
57	488015.624	3038609.160	111.139	GCP-40
58	487565.129	3038590.034	111.017	GCP-42
59	487373.424	3038604.541	110.164	GCP-43
60	486376.357	3038587.359	110.948	GCP-45
61	485978.934	3038593.654	110.121	GCP-46
62	485914.561	3038872.920	108.380	GCP-48
63	488782.084	3038895.757	110.317	GCP-51
64	488668.124	3039158.525	111.300	GCP-56
65	488214.714	3039476.600	112.222	GCP-57
66	487575.505	3039814.132	114.295	GCP-60
67	487472.263	3040016.440	117.591	GCP-62
68	486726.929	3039581.678	108.954	GCP-68
69	487831.447	3038950.393	108.245	GCP-71

70	487638.844	3039064.999	108.719	GCP-72
71	488108.080	3038906.958	109.363	GCP-73
72	488182.294	3039066.498	109.209	GCP-75
73	488104.029	3039291.988	110.724	GCP-78
74	487215.064	3039315.132	109.397	GCP-85
75	487211.970	3039190.580	107.812	GCP-86
76	487082.126	3039044.658	107.620	GCP-88
77	487080.427	3039756.754	111.870	GCP-89
78	488706.505	3039926.598	130.674	GCP-92
79	488825.151	3038325.871	110.872	GCP-94
80	488613.752	3038514.082	111.149	GCP-95
81	480020.033	3048391.084	135.960	Bardaghat Base
82	487493.952	3037482.195	115.677	Susta Base

## ANNEX-1

## Description Card

अनुसूची ११



(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका:	वार्ड न :	टोल :	बिन्दु रास्ट्रिय संरचनामा
खुस्ता	१	खनैदी टोल	आबध भएको / नभएको
Point ID:	Easting:	Northing:	स्थापना गरिएको मिति:
1cp1	484966.133	3041094.625	2081/03/17

बिन्दुको स्थान सम्बन्धि बयान  
 थो विन्दु खुस्ता गाउँपालिका  
 वडा नं १ मा रहेको खनैदी  
 टोलमा भवस्थित राधा कृष्ण  
 मन्दिर देखि उत्तर पूर्व  
 दिशामा १५० मीटर  
 निर्माण गरीएको छ। थो  
 बिन्दुको उत्तर दिशामा  
 सरस्वती प्रा. वि र दक्षिण  
 पश्चिम मा राधा कृष्ण मन्दिर  
 छ।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न

साक्षी १: लाल मान थापा ९८११५१३२३३

साक्षी २: मुन्नी भागवत ९८००७०७६६०

अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)


राष्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका:	वार्ड न :	टोल :	बिन्दु राष्ट्रिय संरचनामा
सुस्ता	१	बन देवी टोल	आबध भएको / नभएको
Point ID:	Easting:	Northing:	स्थापना गरिएको मिति:
ICP2	484993.348	3041198.138	2081/03/17

**बिन्दुको स्थान सम्बन्धि बयान**

यो बिन्दु सुस्ता गाउँपालिका वडा नं १ मा रहेको बन देवी टोलमा अवस्थित सरस्वती सार्विको ground को उत्तर पश्चिम कुनामा निर्माण गरीएको छ । यो बिन्दुको दक्षिणमा शाशकृष्ण मान्छे र पश्चिम तर्फ बोधराज चौधरीको घर छ ।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न

साक्षी १: सुस्ता थाक ९७६५२५३६९९


साक्षी २: टिका तल्ले चौधरी ९९०५५०५२६९

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

नियन्त्रण बिन्दुको विवरण कार्ड

विन्दुको स्थान सम्बन्धि बयान

थो विन्हु झुस्तार गाउँपालिका  
वडा नम्बर १ मा अवस्थित  
बाल देवी तौला रहेको  
त्रिवेणी हजामको घर देखि  
दक्षिण दिशामा रहेको  
त्रिवेणी हजामको खेतमा  
निर्माण गरीएको छ ।



The map is a hand-drawn sketch on a grid. A north arrow points upwards. A horizontal line runs across the middle. A vertical line runs down the right side. A diagonal line runs from the bottom left towards the center. Labels include 'Killed Naksas' at the top right, 'Tripathi Hujam' in the center, and 'Toilet' at the bottom right. A 'Water Source' is marked with a circle and a cross, and a 'Water Pipe' is indicated by a line with arrows. The map is titled 'विन्दुको स्थान सम्बन्धि बयान' (Statement regarding the location of the point).

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :
बिन्दु स्थापना गर्दा देख्ने २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न
साक्षी १:
साक्षी २:

अनुसूची ११




(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

राष्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सुस्ता</b>	वार्ड नं : <b>९</b>	टोल : <b>छन देवी तौल</b>	बिन्दु राष्ट्रिय संरचनामा आबद्ध भएको / नभएको
Point ID: <b>1CP4</b>	Easting: <b>484759.115</b>	Northing: <b>3040887.023</b>	स्थापना गरिएको मिति: <b>१०११/०३/१७</b>

**बिन्दुको स्थान सम्बन्धि बयान**  
यो बिन्दु सुस्ता गाउँपालिका  
वार्ड नं ९ मा रहेको छन देवी  
तौलमा अवस्थित किसान धाम  
को छत देखि दक्षिण दिश  
तर्फ रहेको खेतमा धामको  
खेतमा निर्माण गरीएको  
हो।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं

साक्षी १: **सिक्खी ठाकुर ९८२००११७१३**

साक्षी २:

अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

राष्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>झुल्टा</b>	वार्ड नं : <b>१</b>	टोल : <b>बनदेवी टोल</b>	बिन्दु राष्ट्रिय संरचनामा आबद्ध भएको / नभएको
Point ID: <b>1CP5</b>	Easting: <b>484423.491</b>	Northing: <b>3041185.165</b>	स्थापना गरिएको मिति: <b>२०८१/०३/१७</b>

**बिन्दुको स्थान सम्बन्धि बयान**

यो बिन्दु झुल्टा गा.पा वडा नम्बर १ मा बडेको बनदेवी टोलमा अवस्थित थान घाँसे मुसाहरको घर देखि दक्षिण पूर्व दिशामा घर देखि ६.८०म पछि निर्माण गरीएको छ।

**नापसहितको बयान**

**बिन्दुवरिपरिको फोटो**

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं

साक्षी १: **रहित कोहर** (९८०६९१९१०)साक्षी २: **लाल मजु थप** (९८१२५१३२३३)

अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>स्वस्ता</b>	वार्ड नं : <b>१</b>	टोल : <b>खनदेवि टोल</b>	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>1CP6</b>	Easting: <b>484425.044</b>	Northing: <b>3041247.271</b>	स्थापना गरिएको मिति: <b>२०७१/०९/०७</b>

**बिन्दुको स्थान सम्बन्धि बयान**

थी. बिन्दु स्वस्ता गा.पा.  
वडा नम्बर १ मा रहेको  
खनदेवि टोलमा अवस्थित  
शम गोविन्द कोट्टाको  
घर देखि उत्तर दिशा  
तर्फ शम गोविन्द कोट्टा  
को श्वेतता निर्माण गरीएको  
हो।

**फिल्ड नक्सा**

**नापसहितको बयान**

**बिन्दुवरिपरिको फोटो**

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :
बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं
साक्षी १: <b>श्रीहित कोट्टा (९८०६९१७५२०)</b>
साक्षी २: <b>लाल मान धाम (९८४१५१३२३३)</b>

अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

राष्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: स्वस्ता	वार्ड न : १	टोल : वनदेवी रीत	बिन्दु राष्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: 1CP7	Easting: 484711.743	Northing: 3041200.156	स्थापना गरिएको मिति: 2082/03/17

**बिन्दुको स्थान सम्बन्धि बयान**

यो बिन्दु स्वस्ता गाउँपालिका वार्ड नं १ मा रहेको वन देवी तलमा अवस्थित भिमकुमारी देवी चौधरीको घर देवी कुड्डिण पूर्व दिशा तर्फ, कच्ची नालाको पूर्व तर्फ रहेको रात समूह चामरको खेतमा निर्माण गरीएको हो।

**फिल्ड नक्सा**

**नापसहितको बयान**

**बिन्दुवरिपरिको फोटो**

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :
बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न
साक्षी १: भिम कुमारी देवी चौधरी ९७०२५८२१६५
साक्षी २: लाल मान

अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: सुस्ता	वार्ड न : १	टोल : खनदेवी टोल	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: 1CP8	Easting: 484739.394	Northing: 3041240.532	स्थापना गरिएको मिति: 2081/03/17

**बिन्दुको स्थान सम्बन्धि बयान**

यो बिन्दु सुस्ता गा.पा. वडा नम्बर १ मा खनदेवी टोल देखि छल्ला अस्थित भिम कुमारी चौधरी को घर देखि दक्षिण दिशा तर्फ खनदेवी भक्ति प्रसाद चौधरी र भिम कुमारी देवी चौधरीको जमीनमा निशान गरिएको छ।

**फिल्ड नक्सा**

**नापसहितको बयान**

**बिन्दुवरिपरिको फोटो**

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न

साक्षी १: भिम कुमारी देवी चौधरी ९७०७५४२१६५

साक्षी २: हरि नारायण चौधरी धान ९८११५१३२३३

अनुसूची ११


(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

राष्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>भुस्ता</b>	वार्ड नं : <b>९</b>	टोल : <b>गण्डेवी इट्टाटडी</b>	बिन्दु राष्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>1CP9</b>	Easting: <b>485254.619</b>	Northing: <b>3041249.033</b>	स्थापना गरिएको मिति: <b>2082/03/18</b>

**बिन्दुको स्थान सम्बन्धि बयान**  
यो बिन्दु भुस्ता गा.पा वडा नं ९ मा रहेको गण्डेवी टोलगाउँ रहेको इट्टाटडी मा रहेको धुवी तर्फको जोखु केवट र उत्तरपश्चिम तर्फ रहेको हारी नग्घाट्टा चौधरीको खेतको खोपमा निशान गरिएको छ।



**नापसहितको बयान**

साल  
३ - ५५.५०m - २५.५२m - ९ साल  
वक्र  
१ - ३०.९०m - 1CP9



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :
बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं
साक्षी १: लक्ष्मण चौधरी
साक्षी २: सुरक्षित शास्त्री ९८२५८४५२६६ / सुरक्षित शास्त्री

अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)



रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सूस्ता</b>	वार्ड न : <b>१</b>	टोल : <b>अनदेवी डाँडाटोडी</b>	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>ICP10</b>	Easting: <b>485284.972</b>	Northing: <b>3041308.902</b>	स्थापना गरिएको मिति: <b>२०७३/०५/१८</b>

**बिन्दुको स्थान सम्बन्धि बयान**

यो बिन्दु अरुवा चौक देखा  
उत्तर पूर्व दिशा तर्फ रहेको  
अनदेवी तलमा रहेको  
डाँडा टोडी भन्ने ठाउँमा रहेको  
बुद्धिराम चौधरीको खेतमा  
निर्माण गरीएको छ । यो  
बिन्दुको पूर्व दिशामा  
सूस्ता कृषक को कटो छ



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :
बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न
साक्षी १: <b>लक्ष्मण धारु</b>
साक्षी २: <b>सूर्यका धारु ९८२७ ५८५२६६ / बुद्धिराम चौधरी</b>

अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

राष्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: म्यूस्ता	वार्ड नं : १	टोल : वन्देवी इट्टा लडी	बिन्दु राष्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: 1cp11	Easting: 485504.571	Northing: 3041415.855	स्थापना गरिएको मिति: २०८२/०५/२९

**बिन्दुको स्थान सम्बन्धि बयान**

यो बिन्दु म्यूस्ता गा.पा वडा नं १ मा पर्ने वन्देवी टोलमा रहेको इट्टा लडी भन्ने ठाउँमा रहेको जोखुवन हरिजन र धन नारायण धासको साँघना निजीज गरीएको छ।

**नापसहितको बयान**

**बिन्दुवरिपरिको फोटो**

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :
बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं
साक्षी १:
साक्षी २:

## अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

राष्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: सुस्ता	वार्ड न : ९	टोल : ७८६६	बिन्दु राष्ट्रिय संरचनामा आबद्ध भएको / नभएको
Point ID: LCP12	Easting: 485487.313	Northing: 3041427.062	स्थापना गरिएको मिति: २०७१ (०३) २८

<p><b>बिन्दुको स्थान सम्बन्धि बयान</b></p> <p>यो बिन्दु सुस्ता गाउँपालिका वडा नं. ९ र्‍को ७८६६ टोलमा अवस्थित इट्टाटारी ठाउँमा रहेको उत्तरपूर्व तर्फ रहेको थप नारायण धार र पश्चिम तर्फ सिप तर्फ गोकुलधारा हरिजनको खेतको साधना निर्माण गरीएको छ</p>	
<p><b>नापसहितको बयान</b></p>	<p><b>बिन्दुवरिपरिको फोटो</b></p>

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :
बिन्दु स्थापना गर्दा देखे र जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न
साक्षी १: थप नारायण धार ९८५७२१५०२५
साक्षी २:

अनुसूची ११



(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सुस्ता</b>	वार्ड नं : <b>१</b>	टोल : <b>वनदेवी डह्राटोडी</b>	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>ICP13</b>	Easting: <b>485651.978</b>	Northing: <b>3041588.964</b>	स्थापना गरिएको मिति: <b>२०७१/०३/२४</b>

**बिन्दुको स्थान सम्बन्धि बयान**  
 थो सुस्ता गा.पा वडा  
 नम्बर १ मा रहेको वनदेवी  
 टोल देवी उत्तर दिशा  
 लफि रहेको डह्राटोडी  
 भन्ने ठाउँमा रहेको लवमण  
 टाँधरी का खेत देखि  
 पूर्व दिशा लफि डाँडा मा  
 निर्माणा शरीरका हो



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं

साक्षी १:

साक्षी २:

अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)


रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सुस्ता</b>	वार्ड नं : <b>९</b>	टोल : <b>बनदेवी-शहाडी</b>	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>ICP14</b>	Easting: <b>485614.617</b>	Northing: <b>3041591.145</b>	स्थापना गरिएको मिति: <b>२०८२/०३/१३</b>

**बिन्दुको स्थान सम्बन्धि बयान**

२औं सुस्ता गा.पा वडा  
नम्बर ९ मा रहेको खड्गे  
टोल देखी उत्तर दिशा  
तर्फ रहेको डुलाटारी  
भन्ने ठाँवा रहेको लगभग  
चौधारीको खेत देखि पूर्व  
दिशा तर्फ डोडाका निशान  
जारीको छ ।



**नापसहितको बयान**

सात १-११.३०m A ICP13  
मुसुम १-२१.२०m A ICP14



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं

साक्षी १:

साक्षी २:

अनुसूची ११



(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

राष्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सुस्ता</b>	वार्ड न : <b>१</b>	टोल : <b>छन देवी डहली</b>	बिन्दु राष्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>1CP15</b>	Easting: <b>485292.404</b>	Northing: <b>3041609.120</b>	स्थापना गरिएको मिति: <b>2081/03/18</b>

**बिन्दुको स्थान सम्बन्धि बयान**  
 श्री बिन्दु छन देवी टोलमा  
 अवस्थित श्री सरस्वती गा.वि.  
 देवी उत्तर दिशा तर्फ  
 बगेको डहली टाडी भन्ने  
 ठाउँमा अर्को देवी पूर  
 दिशा तर्फ रहेको खेतमा  
 निर्माण जरीरमा छ।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न

साक्षी १:

साक्षी २:

अनुसूची ११




(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सुस्ता</b>	वार्ड नं : <b>१</b>	टोल : <b>बगदैवी इट/ल्पी</b>	बिन्दु रास्ट्रिय संरचनामा आबद्ध भएको / नभएको
Point ID: <b>ICP16</b>	Easting: <b>485305.930</b>	Northing: <b>3041642.086</b>	स्थापना गरिएको मिति: <b>२०८२/०३/२१</b>

**बिन्दुको स्थान सम्बन्धि बयान**  
 थो बिन्दु, बगदैवी टोलमा  
 रहेको श्री सारस्वती गा.वि.  
 देखि उत्तर दिशामा  
 सारस्वती नदी पार गर्दा  
 बाटोको पश्चिम दिशामा  
 रहेको खेतमा  
 निर्माण गरिएको हो।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं

साक्षी १:

साक्षी २:

अनुसूची ११



(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: खुस्ता	वार्ड न : ९	टोल : खुस्ता देवी डह्रा टोली	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: 1cp17	Easting: 484896.902	Northing: 3041716.679	स्थापना गरिएको मिति: 2081/08/29

**बिन्दुको स्थान सम्बन्धि बयान**  
 यो बिन्दु खुस्ता देवी टोलमा  
 रहेको श्री सहायसि तारु बि  
 देवीको उत्तर पश्चिम दिशामा  
 तर्फ रहेको डह्रा टोली भन्ने  
 ठाउँमा अवस्थित आमा नायाग्राम  
 यो पार्को खेत देखि उत्तर दिशामा  
 तर्फ रहेको टिकामा निर्माण  
 गरीएको छ यो बिन्दुको  
 पश्चिम दिशामा खेत लागे  
 गलाह यो पार्को हो।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न

साक्षी १:

साक्षी २:

अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)




राष्ट्रीय भूमि आयोग

## नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका:	वार्ड न :	टोल :	बिन्दु राष्ट्रिय संरचनामा
खुटाटा	५	खुटाटा	आबध भएको / नभएको
Point ID:	Easting:	Northing:	स्थापना गरिएको मिति:
ICP18	484921.408	3041728.288	२०८१/०३/१९

विन्दुको स्थान सम्बन्धि बयान

धौ विन्दु वनदेवी लेलगा  
 रईको श्री मारस्वती मार.वि  
 देखी उत्तर पश्चिम दिशा  
 लगे रहेको डुवाडी भन्ने  
 ठाउँमा रहेको आम नारायण  
 चौधरीको छिक्ता निम्ति  
 गरीएको ई धौ विन्दुको  
 पूरै लगेको जेत खन केर चौधरी  
 दलित लगेको दुर्गम नारायणको हो



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :
बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरुको नाम र मोबाइल न
साक्षी १:
साक्षी २:

अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)



राष्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका:	वार्ड न :	टोल :	बिन्दु राष्ट्रिय संरचनामा
सुस्ता	१	बन्न देवी इटहरी	आबध भएको / नभएको
Point ID:	Easting:	Northing:	स्थापना गरिएको मिति:
1cp19	485148.677	3042116.704	२०८२/०२/१९

**बिन्दुको स्थान सम्बन्धि बयान**

यो बिन्दु बन्न देवी टोलमा  
इटहरी र सिरान्ता ता. बि  
देवी इलाका पश्चिम  
दिशामा रहेको इटहरी  
राडीमा रहेको किसान  
चौधरी खेत देखी छुट्टी  
तर्फ रहेको बन्न देवी  
बिर्तामा गाउँको यो  
दिक्का इलाका देखी  
रहेको छ।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :
बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न
साक्षी १:
साक्षी २:




अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>खुस्वा</b>	वार्ड नं : <b>१</b>	टोल : <b>खुन देवी डह्रा टाडी</b>	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>1CP20</b>	Easting: <b>485090.828</b>	Northing: <b>3042074.467</b>	स्थापना गरिएको मिति: <b>२०८१/०३/२१</b>

<p><b>बिन्दुको स्थान सम्बन्धि बयान</b></p> <p>यो बिन्दु खुन देवी टोलमा अवस्थित श्री सरस्वती त्रा.वि. देखि उत्तर पश्चिम दिशामा लगेर डह्रा टाडीमा रहेको किसान सभाको चौखट को खेत देखि पश्चिम दिशामा लगेर खुनको ठिकमा माथि निर्माण गरीएको हो।</p>	
<p><b>नापसहितको बयान</b></p> 	<p><b>बिन्दुवरिपरिको फोटो</b></p> 

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं

साक्षी १:

साक्षी २:

अनुसूची ११




(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: सुस्ता	वार्ड नं : १	टोल : बन्नदेवी इट्टादाडी	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: 1cp21	Easting: 484765.948	Northing: 3042276.466	स्थापना गरिएको मिति: 2081/03/29

**बिन्दुको स्थान सम्बन्धि बयान**  
यो बिन्दु बन्नदेवी टोलबाट  
अवस्थित श्री सरस्वती गा.वि.  
देखि पश्चिम दिशा तर्फ  
इट्टादाडी भन्ने ठाउँमा रहेको  
ठुट्टे खोलाको पश्चिम दिशा  
तर्फ लिलघाडी चौधरीको  
खेतको दक्षिण दिशा  
तर्फ बडेघाट न.पा. पुराना  
चियागा मिर्जाप गरीको छ।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं

साक्षी १:

साक्षी २:

अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग


नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>खुस्ता</b>	वार्ड नं : <b>५</b>	टोल : <b>खल्लदेवी डुहाटाडी</b>	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>1CP22</b>	Easting: <b>484794.945</b>	Northing: <b>3042233.271</b>	स्थापना गरिएको मिति: <b>2081/03/19</b>

**बिन्दुको स्थान सम्बन्धि बयान**

यो बिन्दु खुस्ता गा.पा वडा नं ५ मा रहेको खल्लदेवी चोकमा भवस्थित सरस्वती प्राथमिक विद्यालय देखी दक्षिण दिशामा रहेको डुहाटाडी भन्ने स्थान जुन डाँडा रहेको दुई खोला देखी छुट्टि दिशामा रहेको डाँडा (खन) को विथाना निर्माण

**फिल्ड नक्सा**



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं

साक्षी १:

साक्षी २:

अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सुस्ता</b>	वार्ड नं : <b>१</b>	टोल : <b>खनदेवी ईट्टा</b>	बिन्दु रास्ट्रिय संरचनामा आबिध भएको / नभएको
Point ID: <b>1cp23</b>	Easting: <b>484869.733</b>	Northing: <b>3042006.081</b>	स्थापना गरिएको मिति: <b>2081/03/19</b>

<p><b>बिन्दुको स्थान सम्बन्धि बयान</b></p> <p>थो चिन्ह खनदेवी होला इट्टा श्री सरस्वती गा.वि देखी उत्तर पश्चिम दिशा तर्फ इट्टा तारी हाड्ना इट्टा चिह्नमा खाना देखि पश्चिम उत्तर कोडाना निर्माण गरीएको हो</p>	<p><b>फिल्ड नक्सा</b></p>
<p><b>नापसहितको बयान</b></p>	<p><b>बिन्दुवरिपरिको फोटो</b></p>
<p>बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :</p> <p>बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं</p> <p>साक्षी १:</p> <p>साक्षी २:</p>	

अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>बुद्धा</b>	वार्ड नं : <b>१</b>	टोल : <b>बुद्धा देवी झुलाटोडी</b>	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>1CP 24</b>	Easting: <b>484836.973</b>	Northing: <b>3041980.219</b>	स्थापना गरिएको मिति: <b>२०८२/०३/१८</b>

<p><b>बिन्दुको स्थान सम्बन्धि बयान</b></p> <p>यो बिन्दु बुद्धा देवी टोलबाट रईका श्री सरस्वती मध्यानीक विद्यालय देवी उत्तर, पश्चिम दिशा तर्फ रईका बिन्दुबाट देवी पश्चिम दिशा तर्फ रईका पछाडिबाट विभाजन गर्दा पर्ने छ।</p>	<p><b>फिल्ड नक्सा</b></p>
--	---------------------------

<p><b>नापसहितको बयान</b></p>	<p><b>बिन्दुवरिपरिको फोटो</b></p>
------------------------------	-----------------------------------

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं

साक्षी १:

साक्षी २:

अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सुस्ता</b>	वार्ड नं : <b>९</b>	टोल : <b>खनन देवी टोल</b>	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>1cp25</b>	Easting: <b>484945.230</b>	Northing: <b>3041379.990</b>	स्थापना गरिएको मिति: <b>२०८१/०३/१९</b>

**बिन्दुको स्थान सम्बन्धि बयान**

यो बिन्दु सुस्ता गा.पा वडा नं ९ मा अवस्थित श्री सहकारी गा.वि देवि उत्तर पटिचम दिशा तर्फ रङ्गी मनाज धारुको घर देखी पटिचम दक्षिण कुनामा घर को कुनामा निर्माण गरीएको छ।

**फिल्ड नक्सा**

**नापसहितको बयान**

**बिन्दुवरिपरिको फोटो**

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं

साक्षी १: **दिपेन्द्र थापा** ९८१००८७९१६साक्षी २: **सत्यनारायण थापा** ९८२५५०१६१२

अनुसूची ११



(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <u>बुढाथुली</u>	वार्ड नं : <u>९</u>	टोल : <u>बुढाथुली टोल</u>	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <u>1CP26</u>	Easting: <u>484905.538</u>	Northing: <u>3041349.705</u>	स्थापना गरिएको मिति: <u>२०८१/०८/२०</u>

**बिन्दुको स्थान सम्बन्धि बयान**  
यो बिन्दु बुढाथुली टोलमा  
रहेको श्री सरस्वती माध्यामिक  
विद्यालय देखी उत्तर पश्चिम  
दिशामा रहेको छिमेक  
धारा को घाट देखी उत्तर  
दिशामा रहेको छिमेकी  
पूर्व क्रममा उत्तर क्रममा  
निर्माण गरिएको छ।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं

साक्षी १: छिमेक धारा ९८१००८७९४६साक्षी २: सत्यनारायण धारा ९८२५५०१६१२

अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: भूमि	वार्ड न : १	टोल : अन-शक्ति टोल	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: 1cp27	Easting: 485191.400	Northing: 3040836.080	स्थापना गरिएको मिति: 2081/08/19

**बिन्दुको स्थान सम्बन्धि बयान**

यो बिन्दु कवमान टोल देखि  
उत्तर दिशामा लगेईको अन  
शक्ति टोलमा अवस्थित  
जनकल्याण सामुदायिक छल  
जान्ने बाटो देखि पश्चिम  
दिशामा लगेईको जवाहर  
हस्जिनको बाटो देखि  
उत्तर पश्चिम दिशामा लगेईको  
केशव राईस्थानीको  
खेतमा निर्माण गर्नुपर्ने हो

**फिल्ड नक्सा**

**नापसहितको बयान**

**बिन्दुवरिपरिको फोटो**

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न

साक्षी १: महेन्द्र सिंह हस्जिन (९८१५५२८५९३)

साक्षी २: गोपाल प्रसाद यमाट (९८०६९००५१२)

अनुसूची ११




(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सुस्ता</b>	वार्ड नं : <b>१</b>	टोल : <b>अन्न शक्ति टोल</b>	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>1CP28</b>	Easting: <b>485221.880</b>	Northing: <b>3040800.469</b>	स्थापना गरिएको मिति: <b>२०८१/०३/२९</b>

**बिन्दुको स्थान सम्बन्धि बयान**  
यो बिन्दु कवमान टोल देखि  
उत्तर दिशा तर्फ रहेको  
अन्न शक्ति टोलमा अवस्थित  
राम जानकी मन्दिर देखि  
पश्चिम दिशा तर्फ रहेको  
लिख राम चौधरीको  
खेतको डिलमा निर्माण  
गरीएको छ।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं

साक्षी १: **राप्रधान वस्तिन** ९८२१९५०६२५साक्षी २: **राजिन्द्र महरा** ९८२१९३६९७९

अनुसूची ११



(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: मौलता	वार्ड न : ९	टोल : अन्नहाथित बोल	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: 1cp29	Easting: 485266.940	Northing: 3041068.977	स्थापना गरिएको मिति: २०८१/०३/२९

**बिन्दुको स्थान सम्बन्धि बयान**  
 यो बिन्दु कलमान बोल देखि  
 उत्तर दिशा तर्फ रहेको  
 अन्नहाथित बोलमा अवस्थित  
 बुद्धिराम कुमारी घर देखि  
 उत्तर पूर्व दिशा तर्फ छ  
 अन्नहाथित बुद्धिराम कुमारी  
 र राजेन्द्र सहाय सडकको  
 वारीको साधना निर्माण छ



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न

साक्षी १: लाल जी सहाय तेली

साक्षी २: राजेन्द्र सहाय सहाय

अनुसूची ११



(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

राष्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका:	वार्ड न :	टोल :	बिन्दु राष्ट्रिय संरचनामा
सुल्खा	९	वन शाश्वत टोल	आबध भएको / नभएको
Point ID:	Easting:	Northing:	स्थापना गरिएको मिति:
1CP30	485271.427	3041039.625	२०८१/०३/२९

**बिन्दुको स्थान सम्बन्धि बयान**  
यो बिन्दु करमान टोल देखि उत्तर दिशा तर्फ रहेको वन शाश्वत टोलमा अवस्थित कुट्टिराम हड्डिको घाट देखि दक्षिण पूर्व दिशा तर्फ कुट्टिरामको जग्गाको निमजि गरीएको छ।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न

साक्षी १: लालजो तसाल टोल ९८२५५३११५६ / ९८२५५३११५६

साक्षी २: राजेन्द्र तसाल महरा ९८२१९३६९२९

अनुसूची ११



(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: सुस्ता	वार्ड न : ५	टोल : अनशाक्ति टोल	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: 1cp31	Easting: 485508.202	Northing: 3041135.716	स्थापना गरिएको मिति: २०८१/०३/१७

बिन्दुको स्थान सम्बन्धि बयान  
यो बिन्दु करमान टोल देखि  
उत्तर दिशा तर्फ रहेको  
अन शाक्ति टोलमा अवाधित  
प्रवेशवरी चौधरीको छोरीमा  
स्वेतमा बिगछि गरीएको  
छ यो छोरीको पुरी  
दिशामा छ।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न

साक्षी १:

साक्षी २:

अनुसूची ११



(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: बुद्धा	वार्ड न : ९	टोल : अनशक्ति टोल	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको:
Point ID: ICP32	Easting: 485490.106	Northing: 3041147.765	स्थापना गरिएको मिति: २०८१/०३/१९

**बिन्दुको स्थान सम्बन्धि बयान**  
 यो बिन्दु करमाना टोल  
 हेरवी उत्तर दिशामा  
 रहेको अनशक्ति टोलमा  
 सामुदायिक जन जार्न ठाउँ  
 हेरवी पूर्व दिशामा  
 रहेको प्रहश्वरी चण्डि  
 को ठाउँमा निर्माण  
 गरीएको छ।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न

साक्षी १:

साक्षी २:

अनुसूची ११



(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: सुस्ता	वार्ड नं : ९	टोल : शक्ति टोल	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: 1CP33	Easting: 485414.774	Northing: 3040860.895	स्थापना गरिएको मिति: २०८१/०३/२०

**बिन्दुको स्थान सम्बन्धि बयान**  
यो बिन्दु करणाला टोल देखि  
उत्तर दिशामा लगे रडको पक्का  
शक्ति टोलमा अवस्थित  
नाक गाराभन्दा चौधौँ र अटोक  
हरेजनाको खेत देखि  
पूर्व र पश्चिम दिशामा  
रडको टिका निर्माण  
जारीमा छ।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :

बिन्दु स्थापना गर्दा देखे र जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं

साक्षी १:

साक्षी २:

अनुसूची ११



(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सुस्ता</b>	वार्ड नं : <b>९</b>	टोल : <b>वन शाखिक टोल</b>	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>1CP34</b>	Easting: <b>485420.453</b>	Northing: <b>3040890.080</b>	स्थापना गरिएको मिति: <b>२०३३/०३/२०</b>

**बिन्दुको स्थान सम्बन्धि बयान**  
 भी पिण्डु कराना टोल देखि  
 उत्तर दिशत लगे रहेका वन शाखिक  
 टोल मा अवस्थित सामुदायिक  
 वन जमीन बालुवा ढुङ्गा  
 छुट्टी दिशत लगे खड्क चोचरी  
 को खेत देखि पूर्व लगे छिमेकी  
 (पहाडमा) निर्माण गरिएको छ।  
 यो ठिकाँको पूर्व दिशामा अर्को  
 हरिजनको खेत छ।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं

साक्षी १:

साक्षी २:

अनुसूची ११



(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>खुल्ला</b>	वार्ड न : <b>१</b>	टोल : <b>करमाना टोल</b>	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>1CP35</b>	Easting: <b>484479.693</b>	Northing: <b>3040719.827</b>	स्थापना गरिएको मिति: <b>२०८१/०१/२०</b>

**बिन्दुको स्थान सम्बन्धि बयान**  
यो बिन्दु खसल चौक देखि  
उत्तर दिशामा लगेर रहेको करमाना  
टोलगा अवस्थित रघुमलाल  
विक को घर देखि दक्षिण  
दिशामा रहेको हंश ब  
श्रेत्री र धिरधारी मुरवीयाको  
इवेतको साधना निर्माण  
जारीरको छ।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न

साक्षी १: हंश ब श्रेत्री ९८२१५५५५३७

साक्षी २: लालजी थारु ९८१९२२७६५५

अनुसूची ११



(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सुस्ता</b>	वार्ड नं : <b>१</b>	टोल : <b>करमाना टोल</b>	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>1CP36</b>	Easting: <b>484508.805</b>	Northing: <b>3040703.875</b>	स्थापना गरिएको मिति: <b>२०८१/०३/१०</b>

**बिन्दुको स्थान सम्बन्धि बयान**  
 भौ विन्दु असन्त चौक देखि  
 उत्तर दिशा तर्फ रहेको  
 करमाना टोलमा रहेको खूमाल  
 बिक को घर देखि दक्षिण  
 पूर्व दिशा तर्फ सुदूरान  
 चौधरीको खेतको दक्षिण  
 पूर्व कुनामा वित्रीय जमीनको  
 छे।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं

साक्षी १: **हंस बहादुर खत्री** ९८२१५५५५३७साक्षी २: **गालजी चाम्ल** ९८१८२२२६५५

अनुसूची ११




(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

राष्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका:	वार्ड न :	टोल :	बिन्दु राष्ट्रिय संरचनामा
२५५१	९	करमाना टोल	आबध भएको / नभएको
Point ID:	Easting:	Northing:	स्थापना गरिएको मिति:
1CP37	484918.856	3040764.420	२०८१/०३/२०

**बिन्दुको स्थान सम्बन्धि बयान**  
 यो बिन्दु करमाना टोलमा रहेको, पश्चिम दिशा तर्फ जाइको छल जुन घरहरूको छल जान्छ उक्त छली को उत्तर दिशा तर्फ रहेको पहलाट मसाहर को छारीको दक्षिण पृथ्वी कृतात्ता निर्माण गरीएको छ।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न

साक्षी १: नाथुराम थापा ९८०५५५०५९६

साक्षी २: धारम थापा ९८०५५५०५९६

अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण काड्ड

गाउँ/नगरपालिका:	वार्ड न :	टोल :	बिन्दु रास्ट्रिय संरचनामा
सुस्ता	९	करमाना टोल	आबध भएको / नभएको
Point ID:	Easting:	Northing:	स्थापना गरिएको मिति:
1CP38	484860.694	3040779.797	2081/02/29

**बिन्दुको स्थान सम्बन्धि बयान**

श्री बिन्दु करमाना टोलमा रहेको कालीका मन्दिर देखि दक्षिण पूर्व दिशा तर्फ रहेको कालीका मन्दिरको क्षेत्र भित्र निर्माण गरीएको छ।

**फिल्ड नक्सा**

**नापसहितको बयान**

**बिन्दुवरिपरिको फोटो**

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय संस्थाहरूको नाम र मोबाइल न

संस्था १: लालजी धाम

संस्था २: निमलि कुमारी ३१२५५७८१२५

अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सुस्ता</b>	वार्ड नं : <b>९</b>	टोल : <b>करमाना टोल</b>	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>1CP39</b>	Easting: <b>485094.812</b>	Northing: <b>3040448.190</b>	स्थापना गरिएको मिति: <b>२०८१/०३/२७</b>

<p><b>बिन्दुको स्थान सम्बन्धि बयान</b></p> <p>थौं बिन्दु असन्त चौक देखि उत्तर दिशा तर्फ रहेको करमाना बालमा अवस्थित मौखी मसालको घर देखि पूर्व दिशा तर्फ, जहाँ पूर्व दिशा तर्फ बालाजी थारु र कमलेश ठाकुर को खेतको साँधमा निर्माण गरिएको</p>	<p><b>फिल्ड नक्सा</b></p>
<p><b>नापसहितको बयान</b></p>	<p><b>बिन्दुवरिपरिको फोटो</b></p>

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :
बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं
साक्षी १:
साक्षी २:

अनुसूची ११



(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सुस्ता</b>	वार्ड नं : <b>१</b>	टोल : <b>करमाना टोल</b>	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>1CP40</b>	Easting: <b>485095.676</b>	Northing: <b>3040404.049</b>	स्थापना गरिएको मिति: <b>2081/03/20</b>

**बिन्दुको स्थान सम्बन्धि बयान**  
 श्री बिन्दु असन्ध्याक देखि  
 उत्तर दिशा तर्फ रहेको  
 करमाना टोलमा अवस्थित  
 पालेकी घुँघरी तर्फ रहेको  
 राजेश हाकुर र सुकदेव लोभ्या  
 को खेतको साँघोमा निर्माण  
 गरिएको छ। श्री बिन्दुको  
 दक्षिण-पश्चिम दिशामा राजकुमार



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :

बिन्दु स्थापना गर्दा देखे र जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं

साक्षी १:

साक्षी २:

अनुसूची ११



(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका:	वार्ड न :	टोल :	बिन्दु रास्ट्रिय संरचनामा
सुस्ता	९	सुस्ता जनकट्टी	आबध भएको / नभएको
Point ID:	Easting:	Northing:	स्थापना गरिएको मिति:
1CP41	483007.445	3041454.836	2081/03/21

**बिन्दुको स्थान सम्बन्धि बयान**  
 यो बिन्दु सुस्ता जनकट्टी टोलमा  
 अवस्थित श्री जनता आधारभूत  
 विद्यालय देखी उत्तर दिशा  
 तमै रुडेको जनकट्टी टोलमा  
 अवस्थित नरेवा च्याप उत्तर  
 पश्चिम दिशा तमै रुडेको  
 ठोकर चालेको पारीमा निर्माण  
 गरीएको छ।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :
बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न
साक्षी १: विष्णु कुमारे चौधरी
साक्षी २: मिश्र नारायण चौधरी

अनुसूची ११



(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>स्वस्ता</b>	वार्ड नं : <b>१</b>	टोल : <b>ठरुवा खनकट्टी</b>	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>1CP42</b>	Easting: <b>483021.155</b>	Northing: <b>3041538.384</b>	स्थापना गरिएको मिति: <b>2081/03/21</b>

**बिन्दुको स्थान सम्बन्धि बयान**  
यो बिन्दु ठरुवा खनकट्टी  
वेलागा अवस्थित श्री जनता  
आघार भूत विद्यालय देखि  
उत्तर दिशामा लफ्फ, ठाटो देखी  
पश्चिम दिशामा लफ्फ उदैको  
सिपाराम ठाटोई घर देखि  
दक्षिण पूर्व दिशामा लफ्फ  
उदैको विष्णु कुमार चौधरीको  
खेतमा गाडिएको छ ।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं

साक्षी १: **विष्णु कुमार चौधरी ९८२६५५३७९**साक्षी २: **शिव गोरायण चौधरी ९८०६३९७९०२**

अनुसूची ११



(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

राष्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>खुस्ता</b>	वार्ड न : <b>९</b>	टोल : <b>खुस्ता खतकट्टी</b>	बिन्दु राष्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>1cp43</b>	Easting: <b>483066.062</b>	Northing: <b>3041321.823</b>	स्थापना गरिएको मिति: <b>२०८१/०८/२६</b>

**बिन्दुको स्थान सम्बन्धि बयान**  
 श्री बिन्दु खतकट्टी खुस्ता  
 चौक देखी कसिय किरण  
 लकी रडको खतकट्टी लेला  
 अवस्थित रमेश भैडीहारको  
 घर देदि फुल किरण लकी  
 खेतमा निर्माण गरीएको  
 छ



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरुको नाम र मोबाइल न

साक्षी १: **रमेश भैडीहार** ९८०७५३६१७१साक्षी २: **नागरीता तसाद थारु** ९८१९५५६५२१

अनुसूची ११




(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>खुस्वा</b>	वार्ड नं : <b>५</b>	टोल : <b>अनकट्टी खुस्वा</b>	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>1CP44</b>	Easting: <b>483088.213</b>	Northing: <b>3041333.109</b>	स्थापना गरिएको मिति: <b>२०८१/०३/२४</b>

**बिन्दुको स्थान सम्बन्धि बयान**  
थी बिन्दु अनकट्टी चौक देखि  
दक्षिण अरु दिशा तर्फ रहेको  
अनकट्टी टोलमा अगाडि  
रमेश भट्टीदारको घर देखी  
उत्तर पश्चिम दिशा तर्फ  
रहेको, पश्चिममा हरिसाग  
र तोजनालय धाम, मुर्ती  
तोजनालय धाम र रमेश  
भट्टीदारको खेतको सम्पर्क  
निर्माण गरीएको छ।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं

साक्षी १:

साक्षी २:


अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

राष्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

सूचक/नक्सा संख्या:	वार्ड नं :	टोल :	बिन्दु रास्ट्रिय संरचनामा
सूचक	१	७०००० ७००००	आबध भएको / नभएको
Point ID:	Easting:	Northing:	स्थापना गरिएको मिति:
1CP45	482831.561	3041251.686	2081/08/22



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :	
बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं	
साक्षी १:	हरिनारायण शैल ९८६३३३५५६९ / ९९६११२६९९
साक्षी २:	बिन्जु साराह मुखार

अनुसूची ११



(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

राष्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सुस्ता</b>	वार्ड नं : <b>१</b>	टोल : <b>अरुवा अन्नकट्टी</b>	बिन्दु राष्ट्रिय संरचनामा आबद्ध भएको / नभएको
Point ID: <b>1CP46</b>	Easting: <b>482777.702</b>	Northing: <b>3041287.023</b>	स्थापना गरिएको मिति: <b>२०८१/०३/२२</b>

**बिन्दुको स्थान सम्बन्धि बयान**  
 यो बिन्दु अन्नकट्टी चौक देखि  
 पश्चिम दक्षिण दिशा तर्फ  
 रहेको अन्नकट्टी होलागा  
 रहेको हरिनाखण चौकको  
 छत देखि पश्चिम दिशा  
 तर्फ रहेको अन्नकट्टी होलागा  
 र कुवेरनाथ हरिजनको खेतको  
 साँघना निर्माण जारीको छ



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :	
बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं	
साक्षी १: <b>प्रेमनाथ मूसावर</b> ९८०५५३६०३५ / ९८१५५६३५६१	
साक्षी २: <b>कुशाग्राम थाक</b> ९८१५५३००५२	


अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका:	वार्ड न :	टोल :	बिन्दु रास्ट्रिय संरचनामा
खुस्ता	५	अरुवा अन्नकट्टी	आबध भएको / नभएको
Point ID:	Easting:	Northing:	स्थापना गरिएको मिति:
1cp47	482763.746	3041115.361	2081/03/21



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :

बिन्दु स्थापना गर्दा देख्ने २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न

साक्षी १:

साक्षी २:

अनुसूची ११



(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: खड्का	वार्ड न : १	टोल : खरवा खण्डी	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: ICP48	Easting: 482694.661	Northing: 3041135.521	स्थापना गरिएको मिति: २०१३/०३/२२

बिन्दुको स्थान सम्बन्धि बयान  
यो बिन्दु खरवा खण्डी  
टोलगाउँ खड्का श्री जनता  
आघाटभूत प्राथमिक विद्यालय  
देखि दक्षिण पश्चिम  
दिशामा लगेर खड्का खण्डी  
टोलगाउँ रहेको बाटोको  
पश्चिम दिशामा खड्का  
बाटो देखि दक्षिण लगेर खड्का  
खण्डी निर्माण गरीएको छ।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न

साक्षी १:

साक्षी २:

अनुसूची ११

(दफा १५ को खण्ड (अ) को उपखण्ड (ख) प्रयोजनका लागि)

राष्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: रुस्ता	वार्ड न : १	टोल : खुवा खनकडी	बिन्दु राष्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: 1cp49	Easting: 483012.382	Northing: 3041197.178	स्थापना गरिएको मिति: 2081/03/21

<p><b>बिन्दुको स्थान सम्बन्धि बयान</b></p> <p>भौ बिन्दु खर चौक देखी दक्षिण पश्चिम दिशातर्फ खनकडी टोलमा अवस्थित श्री आधारभूत प्राथमिक विद्यालय को भवनको तैला तल्लाको दुतमा निर्माण गरिएको हो।</p>	<p><b>फिल्ड नक्सा</b></p>
<p><b>नापसहितको बयान</b></p>	<p><b>बिन्दुवरिपरिको फोटो</b></p>
<p>बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :          बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न          साक्षी १: रमेश भट्टिहार          साक्षी २:</p>	

अनुसूची ११



(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

राष्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: सुस्ता	वार्ड नं : ५	टोल : छरवा खनकडी	बिन्दु राष्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: ICP50	Easting: 482899.151	Northing: 3041145.409	स्थापना गरिएको मिति: 2081/03/22

**बिन्दुको स्थान सम्बन्धि बयान**  
 यो बिन्दु छरवा खनकडी टोलमा  
 रहेको श्री जनता आधारभूत  
 विद्यालय देखि दक्षिण पश्चिम  
 दिशामा रहेको रहेको छनकडी  
 टोलमा अवस्थित भुक्त प्रसाद  
 को घर देखि पूर्व तर्फ  
 भुक्त प्रसाद र रामचन्द्र  
 चौधरीको साँघना निशान  
 गरीएको छ ।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :
बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं
साक्षी १: भुक्त प्रसाद ९९०५५६२२२
साक्षी २: रमेश भुक्त

अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

राष्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सुस्ता</b>	वार्ड नं : <b>१</b>	टोल : <b>जखरी टोल</b>	बिन्दु राष्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>ICP51</b>	Easting: <b>483365.261</b>	Northing: <b>3041345.437</b>	स्थापना गरिएको मिति: <b>2081/03/21</b>

**बिन्दुको स्थान सम्बन्धि बयान**

यो बिन्दु घर चोक देखि  
उत्तर दिशामा लगे  
ठोलाको पश्चिम दिशामा  
तर्फ रडको छरी छ विकको  
घाट देखि उत्तर पश्चिम  
दिशामा तर्फ धरौं काठ  
मगर नगरपालिका चौधरीको  
शान्धना निजीज गरीएको छ।

**फिल्ड नक्सा**

**नापसहितको बयान**

**बिन्दुवरिपरिको फोटो**

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं

साक्षी १: **रमेश भण्डारी**साक्षी २: **जल . ७ थापा मगर ९८०६९८७२५३**

अनुसूची ११



(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

राष्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सुस्ता</b>	वार्ड नं : <b>९</b>	टोल : <b>जखरी टोल</b>	बिन्दु राष्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>ICP52</b>	Easting: <b>483322.859</b>	Northing: <b>3041265.778</b>	स्थापना गरिएको मिति <b>२०८१/०३/२१</b>

**बिन्दुको स्थान सम्बन्धि बयान**  
यो बिन्दु सुस्ता गा.पा वडा नं ९ मा अवस्थित जखरी टोलमा रहेको वर चोक देखी पश्चिमतिर किता लफ्ठी गएको जतामा पर्ने जालो देखी दक्षिण कितामा रहेको जहाँ सगरर ग्रेन चौधरी को घर को विपरीत डिम्लीशान, विष्णु कान्छा, कुला सांझना निताण, इतीरको छे।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं

साक्षी १: **रमेश भण्डारी**साक्षी २: **निर्मला शर्मा ९८५७२५३५७७**

अनुसूची ११


(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग


नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>दुर्लु</b>	वार्ड नं : <b>२</b>	टोल : <b>डुडीगा</b>	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>JCP-2</b>	Easting: <b>488988.106</b>	Northing: <b>3038107.897</b>	स्थापना गरिएको मिति: <b>२०८२/</b>

<b>बिन्दुको स्थान सम्बन्धि बयान</b> यो बिन्दु दुर्लु गाउँपालिका वार्ड नं. २ मा स्थापना गरिएको छ। यो बिन्दुको नक्सा स्थानीय प्रोजेक्ट जोडिएको छ। यो बिन्दुको नक्सा स्थानीय प्रोजेक्ट जोडिएको छ। यो बिन्दुको नक्सा स्थानीय प्रोजेक्ट जोडिएको छ।	<b>फिल्ड नक्सा</b>  स्थानीय प्रोजेक्ट जोडिएको छ।
---	--

<b>नापसहितको बयान</b>	<b>बिन्दुवरिपरिको फोटो</b> 
-----------------------	--

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं : <b>Kesharjung Bam, 9767327905</b>
बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं
साक्षी १: <b>Durga prashad, 9811486560</b>
साक्षी २:

अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका:	वार्ड न :	टोल :	बिन्दु रास्ट्रिय संरचनामा
सुल्हा	२	जमुनावस्ती	आबध भएको / नभएको
Point ID:	Easting: 488060.017	Northing: 3037627.101	स्थापना गरिएको मिति:
GCP-4			2082/03/11

<p><b>बिन्दुको स्थान सम्बन्धि बयान</b></p> <p>यो बिन्दु सुल्हा गाउँपालिका वडा नं. २ को जमुनावस्ती मा स्थापना गरिएको छ । यो बिन्दु जमुनावस्ती टोलको खेतको भालिमा स्थापना गरिएको छ । यो बिन्दुको दक्षिण तर्फ जिवेनी छाप जाने रोड र पूर्व दिशामा दिशामा उत्तर को घर रहेको छ । यो बिन्दुको जमुनावस्ती टोलको दक्षिण तर्फ जिवेनी छाप जाने रोड र पूर्व दिशामा दिशामा उत्तर को घर रहेको छ ।</p>	<p><b>फिल्ड नक्सा</b></p>
---	---------------------------

<p><b>नापसहितको बयान</b></p>	<p><b>बिन्दुवरिपरिको फोटो</b></p>
------------------------------	-----------------------------------

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न : Kesharjung Bam, 9767327905

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न

साक्षी १: Chhote Lal, 9803441532

साक्षी २: Durga prashad, 9811486560

अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

राष्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका:	वार्ड न :	टोल :	बिन्दु राष्ट्रिय संरचनामा
जुम्ला	२	कुडीमा गम्ला	आबध भएको / नभएको
Point ID:	Easting: 487810.459	Northing: 3037707.917	स्थापना गरिएको मिति:
JCP-8			

<p><b>बिन्दुको स्थान सम्बन्धि बयान</b></p> <p>यो बिन्दु जुम्ला गाउँपालिका वडा नं. २ को कुडीमा मा स्थापना गरिएको छ। दक्षिण पश्चिम तर्फ जुम्ला गाउँपालिका कार्यालय जोडिएको रहेको छ। पूर्व दिशामा मधुवारी जाने राड रहेको को घेउमा गाडीपार्को छ। यो बिन्दु को ठाउँमा चिली मिललाउनुमा ३०-४० म. दूरीमा रहेको छ।</p>	<p><b>फिल्ड नक्सा</b></p>
---	---------------------------

<p><b>नापसहितको बयान</b></p>	<p><b>बिन्दुवरिपरिको फोटो</b></p>
------------------------------	-----------------------------------

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरुको नाम र मोबाइल न

साक्षी १: Durga prashad, 9811486560

साक्षी २:

अनुसूची ११



(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका:	वार्ड नं :	टोल :	बिन्दु रास्ट्रिय संरचनामा
धुला	२	कुडीया	आवध भएको / नभएको
Point ID:	Easting: 487747.722	Northing: 3037839.834	स्थापना गरिएको मिति:
GCP-11			2082/03/12

बिन्दुको स्थान सम्बन्धि बयान  
यो बिन्दु धुला गाउँपालिका वडा नं. २ को क्षेत्रमा कुडीया न्यबिनील को उत्तर पूर्व तर्फ मा स्थापना गरिएको छ।  
लगेकरी ३-५ मि. दक्षिण पूर्व तर्फ महेल वारी भन्ने रोड र दक्षिण पश्चिम तर्फ गाउँपालिका कार्यालय भन्ने रोड रहेको छ। यो बिन्दुको बरीपरी खुला चर र काँडेदार नै देखिन्छ।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :
बिन्दु स्थापना गर्दा देखे र जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं
साक्षी १: Durga prashad, 9811486560
साक्षी २:

## अनुसूची ११



(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

## नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सुर्खी</b>	वार्ड न : <b>०२</b>	टोल : <b>कुडिया</b>	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>GPCP-40</b>	Easting: <b>488015.624</b>	Northing: <b>3038609.160</b>	स्थापना गरिएको मिति: <b>२०६२ १० ३१ १५</b>

**बिन्दुको स्थान सम्बन्धि बयान**  
यो बिन्दु सुर्खी गाउँपालीका  
वडा नं २ को कुडिया मा अवस्थित  
छ। यो बिन्दुले नजिकै गण्डक  
राहद पति छ। कुडिया गाउँ  
पति ३००-५०० म हाहा छ। यो  
बिन्दु बाट देखिने नजिकको  
बिन्दु हो GPCP-३९ र  
GPCP-३३ हुन्।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :
बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न
साक्षी १: <b>Durga prashad, 9811486560</b>
साक्षी २:

अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

राष्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सुस्ता</b>	वार्ड न : <b>०२</b>	टोल : <b>कुडिया</b>	बिन्दु राष्ट्रिय संरचनामा आबद्ध भएको / नभएको
Point ID: <b>JP-42</b>	Easting: <b>487565.129</b>	Northing: <b>3038590.034</b>	स्थापना गरिएको मिति: <b>२०८२/०३/१५</b>

<p><u>बिन्दुको स्थान सम्बन्धि बयान</u></p> <p>यो बिन्दु सुस्ता गाउँपालिका वडा नं २ वी कुडिया मा अवस्थित छ। यो बिन्दुको नजदीक सुस्ता गाउँपालिका रहेको छ। नजदीक गाउँको नहर पानी र पिपलले सुरक्षित छ।</p>	<p><u>फिल्ड नक्सा</u></p>
--	---------------------------

<p><u>नापसहितको बयान</u></p>	<p><u>बिन्दुवरिपरिको फोटो</u></p>
------------------------------	-----------------------------------

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न

साक्षी १: **Durga prashad, 9811486560**

साक्षी २:

अनुसूची ११



(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सुस्ता</b>	वार्ड न : <b>०२</b>	टोल : <b>कुडिया</b>	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>GCP-43</b>	Easting: <b>487373.424</b>	Northing: <b>3038604.541</b>	स्थापना गरिएको मिति: <b>२०८१/०३/१५</b>

**बिन्दुको स्थान सम्बन्धि बयान**  
यो बिन्दु सुस्ता गाउँपालीका  
का नं २ स्थित कुडिया गाउँमा  
अवस्थित छ । यो बिन्दुको  
नजिकै गाउँको बजार छ । यो बिन्दु  
को लगभग ६०-७० मीटर टाढा विद्युत  
पोल र खसक छ । यो  
बिन्दु बाट देखिने ठाउँ  
बिन्दु GCP-42 हो ।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :
बिन्दु स्थापना गर्दा देखे र जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न
साक्षी १: <b>Durga prashad, 9811486560</b>
साक्षी २:

अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <u>मुस्ता</u>	वार्ड न : <u>०२</u>	टोल : <u>डुडीया</u>	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <u>NP-45</u>	Easting: <u>486376.357</u>	Northing: <u>3038587.359</u>	स्थापना गरिएको मिति: <u>२०८२/०५/१५</u>

<p><b>बिन्दुको स्थान सम्बन्धि बयान</b></p> <p>यो बिन्दु मुस्ता गाउँपालीका वडा नं २ स्थित डुडीया टोलमा अवस्थित छ। यो बिन्दु को नजीकै गण्डक नहर, विद्युतिग पोल र सुरक्षा खोल्सी छ। • रुखहरू पनि छन्।</p>	<p><b>फिल्ड नक्सा</b></p>
<p><b>नापसहितको बयान</b></p>	<p><b>बिन्दुवरिपरिको फोटो</b></p>

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न : Kesharjung Bam, 9767327905

बिन्दु स्थापना गर्दा देखे र जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न

साक्षी १: Durga prashad, 9811486560

साक्षी २:

अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)



राष्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सुर्ख्या</b>	वार्ड न : <b>०२</b>	टोल : <b>डुडिया</b>	बिन्दु राष्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>GCP-466</b>	Easting: <b>485978.934</b>	Northing: <b>3038593.654</b>	स्थापना गरिएको मिति: <b>२०८२ १०३ ११४</b>

बिन्दुको स्थान सम्बन्धि बयान

यो बिन्दु सुर्ख्या गाउँपालिका  
वार्ड न २ स्थित डुडियामा  
अवस्थित छ। यो बिन्दुको  
बस्ती ठाउँ नदर छ।  
रुखहरू पनि छैन। यो बिन्दु  
घाट देखिने झर्को बिन्दु  
GCP-47 हो

फिल्ड नक्सानापसहितको बयानबिन्दुवरिपरिको फोटो

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न : Kesharjung Bam, 9767327905

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न

साक्षी १: Durga prashad, 9811486560

साक्षी २:

## अनुसूची ११


(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

## नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सुस्ता</b>	वार्ड न : <b>०२</b>	टोल : <b>रूपलिया</b>	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>JCP-48</b>	Easting: <b>485914.561</b>	Northing: <b>3038872.920</b>	स्थापना गरिएको मिति: <b>२०८२ १० ३१ १५</b>

**बिन्दुको स्थान सम्बन्धि बयान**  
यो बिन्दु सुस्ता गाउँपालिका  
का नं ०२ मा रहेको रूपलिया  
गाउँमा अवस्थित छ। यो  
बिन्दुको उत्तर तर्फ रूपलिया गाउँ  
को २००-३०० म को टाढा छ। यो  
बिन्दुको बज्रिड रोड छ। यो  
बिन्दु घाट देखिने ठाउँको बिन्दु  
JCP-47 हो



**नापसहितको बयान**



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :
बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न
साक्षी १: <b>Durga prashad, 9811486560</b>
साक्षी २:

अनुसूची ११



(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

राष्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: सुर्ला	वार्ड न : २	टोल : महलवाडी	बिन्दु राष्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: GCP-51	Easting: 488782.084	Northing: 3038895.757	स्थापना गरिएको मिति: २०८२/०२/१४

बिन्दुको स्थान सम्बन्धि बयान  
यो बिन्दु सुर्ला गाउँपालिका  
को नं १ मा हथामा गाउँको  
दे। पश्चिम। पूर्व दिशामा  
लगभग २५० म. महलवाडी  
को २ दे।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न

साक्षी १: Durga prashad, 9811486560

साक्षी २:

## अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

## रास्ट्रिय भूमि आयोग

## नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>हुला</b>	वार्ड नं : <b>२</b>	टोल : <b>महलवासी-चोक</b>	बिन्दु रास्ट्रिय संरचनामा आबद्ध भएको / नभएको
Point ID: <b>GCP-56</b>	Easting: <b>488668.124</b>	Northing: <b>3039158.525</b>	स्थापना गरिएको मिति: <b>२०८२/०३/१६</b>

<p><b>बिन्दुको स्थान सम्बन्धि विवरण</b></p> <p>यो बिन्दु हुला गाउँपालिका को वार्ड नं. २ मा देखा पर्ने गरिएको है। यो बिन्दु उत्तरपूर्व दिशाको महलवासी-चोक रहेको छ।</p>	<p><b>फिल्ड नक्सा</b></p>
---	---------------------------

<p><b>नापसहितको विवरण</b></p>	<p><b>बिन्दुवरिपरिको फोटो</b></p>
-------------------------------	-----------------------------------

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :	
बिन्दु स्थापना गर्दा देखे र जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं	
साक्षी १:	<b>Durga prashad, 9811486560</b>
साक्षी २:	


## अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <u>दुष्टा</u>	वार्ड नं : <u>२</u>	टोल : <u>नदवादी</u>	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <u>GC-57</u>	Easting: 488214.714	Northing: 3039476.600	स्थापना गरिएको मिति: <u>2082/03/10</u>

<p><u>बिन्दुको स्थान सम्बन्धि बयान</u></p> <p>यो बिन्दु दुष्टा गाउँपालिका को वार्ड नं. २ मा स्थापना गरिएको छ। उत्तर तर्फ पूर्व तर्फ लगभग 108 m. दुरी मा घर र रोड रहेको छ।</p>	<p><u>फिल्ड नक्सा</u></p>  <p>The map shows a diagonal line representing a road. Below the road, there is an area labeled 'cultivation land'. To the right of the cultivation land, there is a small circle with a cross inside, labeled 'Caution land'.</p>
---	---

<p><u>नापसहितको बयान</u></p>	<p><u>बिन्दुवरिपरिको फोटो</u></p>  <p>The photograph shows a field with a marker in the center. The marker is a small red flag on a stick. The field is surrounded by trees and vegetation. The sky is blue with some clouds.</p>
------------------------------	---

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :
बिन्दु स्थापना गर्दा देखे र जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं
साक्षी १: <b>Durga prashad, 9811486560</b>
साक्षी २:

## अनुसूची ११



(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

राष्ट्रिय भूमि आयोग

## नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सुस्ता</b>	वार्ड नं : <b>२</b>	टोल : <b>साल्परी</b>	बिन्दु राष्ट्रिय संरचनामा आबद्ध भएको / नभएको
Point ID: <b>UCP-60</b>	Easting: 487575.505	Northing: 3039814.132	स्थापना गरिएको मिति: <b>२०८२/०३/१५</b>

**बिन्दुको स्थान सम्बन्धि बयान**  
यो बिन्दु सुस्ता गाउँपालिका वडा नं. २ मा स्थापना गरिएको छ। यो बिन्दु चारवटा लगायत १०० म पूर्व दिशामा पूर्वमा रहेको छ। दिशामा नोश्त घोषणा गरि रहेको छ। उत्तर दिशामा रोड रहेको छ।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :
बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं
साक्षी १: <b>Durga prashad, 9811486560</b>
साक्षी २:

## अनुसूची ११



(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

## नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका:	वार्ड न :	टोल :	बिन्दु रास्ट्रिय संरचनामा
हुला	२	हालपल्ली	आबध भएको / नभएको
Point ID:	Easting: 487472.263	Northing: 3040016.440	स्थापना गरिएको मिति:
GCP-62			२०८२/०२/१५

**बिन्दुको स्थान सम्बन्धि बयान**  
 यो बिन्दु हुला गाउँपालिका  
 वडा नं. २ मा स्थापना गरिएको  
 छ। यो बिन्दुको नजिक  
 कुल्लु मयल को नर काँडा  
 रहेको छ। पश्चिम वा २५० म. पुरानो मन्दिर  
 रहेको छ।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरुको नाम र मोबाइल न

साक्षी १: Durga prashad, 9811486560

साक्षी २:

## अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

## नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <u>सुस्ता</u>	वार्ड नं : <u>१</u>	टोल :	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <u>JCP-68</u>	Easting: <u>486726.929</u>	Northing: <u>3039581.678</u>	स्थापना गरिएको मिति: <u>२०२०८२/०३/१६</u>

<p><b>बिन्दुको स्थान सम्बन्धि बयान</b></p> <p>यो बिन्दु सुस्ता गाउँपालिका का नं. २ मा स्थित। गाउँको द. पश्चिम दिशामा मुख्य रोड रहेको छ। निचो छाम जहाँ र पश्चिम तर्फ बर्दघाट बजार जाने रोड रहेको छ।</p>	<p><b>फिल्ड नक्सा</b></p>
<p><b>नापसहितको बयान</b></p>	<p><b>बिन्दुवरिपरिको फोटो</b></p>

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :

बिन्दु स्थापना गर्दा देखे र जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं

साक्षी १: **Durga prashad, 9811486560**

साक्षी २:



## अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

## नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सुस्ता</b>	वार्ड न : <b>०२</b>	टोल : <b>प्रहल वारी</b>	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>JP-71</b>	Easting: <b>487831.447</b>	Northing: <b>3038950.393</b>	स्थापना गरिएको मिति: <b>२०७२/०३/१५</b>

<p><u>बिन्दुको स्थान सम्बन्धि तथ्यान्</u></p> <p>यो बिन्दुको सुस्ता गाउँपालीका वडा नं ०२ को महेलवारी मा अवस्थित छ। यो बिन्दुको पार्ने दिशा तिर रवेती गोठ्य जमीन छ र नजिकै रोड पनि छ। यो बिन्दुको वाट देखिने भन्ने बिन्दु भन्ने जे JP-72 हो</p>	<p><u>फिल्ड नक्सा</u></p> 
<p><u>नापसुरितको तथ्यान्</u></p>	<p><u>बिन्दुवरिपरिको कोटो</u></p> 

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :

बिन्दु स्थापना गर्दा देखे र जना स्थानीय सराईहरुको नाम र मोबाइल नं

साक्षी १: **Durga prashad, 9811486560**

साक्षी २:

अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सुस्ता</b>	वार्ड न : <b>०२</b>	टोल : <b>महलवारी</b>	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>larp-72</b>	Easting: <b>487638.844</b>	Northing: <b>3039064.999</b>	स्थापना गरिएको मिति: <b>२०७२ १० ३१ १५</b>

<p><u>बिन्दुको स्थान सम्बन्धि बयान</u></p> <p>यो बिन्दु सुस्ता गाउँपालीका काठमाडौं अस्थित महलवारी गाउँमा अवस्थित छ । यो बिन्दुको नजिक रौतौली र पिउ राड छ । यो बिन्दु बाट देखि- ने आउँछ बिन्दु larp-71 छ ।</p>	<p><u>फिल्ड नक्सा</u></p>
<p><u>नापसहितको बयान</u></p>	<p><u>बिन्दुवरिपरिको फोटो</u></p>

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न

साक्षी १: **Durga prashad, 9811486560**

साक्षी २:

अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सुस्ता</b>	वार्ड नं : <b>०१</b>	टोल : <b>महल वारी</b>	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>UPCP-73</b>	Easting: <b>488108.080</b>	Northing: <b>3038906.958</b>	स्थापना गरिएको मिति: <b>२०७२/०३/१५</b>

<p><u>बिन्दुको स्थान सम्बन्धि बयान</u></p> <p>यो बिन्दु सुस्ता गाउँपालिका वडा नं १ मा रहेको महल वारी होलमा अवस्थित छ। यो बिन्दु को नजिकै रोड, पूर्व तिर शडवा लगभग १० म टाढा रूख र पश्चिम तिर लगभग ६-७ म को दुरिमा पनि रूख सँगै कृषि शेमा अभित छ। यो बिन्दु वाट टाढावेत अर्को बिन्दु भनेको <b>UPCP-74</b> छ।</p>	<p><u>फिल्ड नक्सा</u></p> <p>UPCP-74 रहे ती यो नक्सा अभित</p>
---	---

<p><u>नापसहितको बयान</u></p>	<p><u>बिन्दुवरिपरिको फोटो</u></p>
------------------------------	-----------------------------------

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :
बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं
साक्षी १: <b>Durga prashad, 9811486560</b>
साक्षी २:


अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सुस्ता</b>	वार्ड न : <b>०२</b>	टोल : <b>महलवारी</b>	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>जप 75</b>	Easting: <b>488182.294</b>	Northing: <b>3039066.498</b>	स्थापना गरिएको मिति: <b>२०७२/०३/१५</b>

<p><b>बिन्दुको स्थान सम्बन्धि बयान</b></p> <p>यो बिन्दु सुस्ता गाउँपालिका वडा २ (दुई) मा रहेको महलवारी टोलमा अवस्थित छ। यो बिन्दु कै वरिपरि चारै दिशा तिर रहेको योग्य जमिन जग्गा रहेको छ। यो बिन्दु बाट देखिने भूक बिन्दु हरू जप-७६ र जप ७७ छन्।</p>	<p><b>फिल्ड नक्सा</b></p> <p>जप ७६</p>  <p>जप-७७</p>
--	---

<p><b>नापसहितको बयान</b></p> <p>चोट</p> 	<p><b>बिन्दुवरिपरिको फोटो</b></p> 
---	--

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :
बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न
साक्षी १: <b>Durga prashad, 9811486560</b>
साक्षी २:

अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

राष्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सुस्ता</b>	वार्ड नं. <b>०२</b>	टोल : <b>महलवारी</b>	बिन्दु राष्ट्रिय संरचनामा आबद्ध भएको / नभएको
Point ID: <b>पुप-७८</b>	Easting: <b>488104.029</b>	Northing: <b>3039291.988</b>	स्थापना गरिएको मिति: <b>२०८२/०२/१५</b>

<p><b>बिन्दुको स्थान सम्बन्धि बयान</b></p> <p>यो बिन्दु सुस्ता गाउँपालिका वडा नं. २ मा रहेको महलवारीमा अवस्थित छ। यो बिन्दु बो तमिबै त्रिवेणी जाने राजमार्ग छ र यो बिन्दुको परिचम देखा तिर वुखल जाने राजमार्ग छ। तमिबै वदेघात बजार पर्ने छ। यो बिन्दु तार देरिवेत अर्को बिन्दु पुप-७७ हु।</p>	<p><b>फिल्ड नक्सा</b></p>
---	---------------------------

<p><b>नापसहितको बयान</b></p>	<p><b>बिन्दुवरिपरिको फोटो</b></p>
------------------------------	-----------------------------------

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :

बिन्दु स्थापना गर्दा देखे र जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं

साक्षी १: **Durga prashad, 9811486560**

साक्षी २:

अनुसूची ११




(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <del>सप्तरी</del> बुटवल	वार्ड न : २	टोल : सप्तरी	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: JCP-85 JCP-69	Easting: 487215.064	Northing: 3039315.132	स्थापना गरिएको मिति: 2082/03/17

बिन्दुको स्थान सम्बन्धि बयान  
 श्री विष्णु बुटवाल गाउँपालिका  
 वडा नं. २ मा स्थापना गरिएको  
 छ। श्री विष्णु वार्ड पश्चिम  
 पिछा मा लागेको ३०० म.  
 सम्म फरक रहेको छ।



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न

साक्षी १: Durga prashad, 9811486560

साक्षी २:

अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

राष्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सुस्ता</b>	वार्ड नं : <b>०२</b>	टोल : <b>सातपती</b>	बिन्दु राष्ट्रिय संरचनामा आबद्ध भएको / नभएको
Point ID: <b>UP-86</b>	Easting: <b>487211.970</b>	Northing: <b>3039190.580</b>	स्थापना गरिएको मिति

<p><u>बिन्दुको स्थान सम्बन्धि बयान</u></p> <p>यो बिन्दु सुस्ता गाउँपालिका वडा नं २ स्थित सातपती मा. भवनस्थित छ। यो बिन्दुको दक्षिण दिशा तल्लो तल्लो ५०० म. मा हाडवय छ। यो बिन्दु पहाड देखिने ठाउँ बिन्दु UP-86 को ८५ हो</p>	<p><u>फिल्म नक्सा</u></p>
---	---------------------------

<p><u>नापसहितको बयान</u></p>	<p><u>बिन्दुवरिपरिको फोटो</u></p>
------------------------------	-----------------------------------

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं : <b>Kesharjung Bam, 9767327905</b>
बिन्दु स्थापना गर्दा देखे र जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं
साक्षी १: <b>Chhote Lal, 9803441532</b>
साक्षी २: <b>Durga prashad, 9811486560</b>

अनुसूची ११


(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <u>हुल्वा</u>	वार्ड न : <u>२</u>	टोल : <u>२५५३२</u>	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <u>GCP-88</u>	Easting: <u>487082.126</u>	Northing: <u>3039044.658</u>	स्थापना गरिएको मिति: <u>२०१२/०३/१८</u>

**बिन्दुको स्थान सम्बन्धि बयान**  
 यो बिन्दु हुल्वा गाउँपालिका  
 वडा नं २ मा पर्छ।  
 गाउँबाट ६०० म. दुरी टाढा  
 रहेको छ।  
 Highway road  
 रहेको छ।



**नापसहितको बयान**



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :
बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न
साक्षी १: <b>Durga prashad, 9811486560</b>
साक्षी २:


## अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

राष्ट्रिय भूमि आयोग

## नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <u>सुस्ता</u>	वार्ड न : <u>०२</u>	टोल : <u>सातपली</u>	बिन्दु राष्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <u>GCP-89</u>	Easting: <u>487080.427</u>	Northing: <u>3039756.754</u>	स्थापना गरिएको मिति: <u>१०१२१०३११५</u>

<p><u>बिन्दुको स्थान सम्बन्धि बयान</u></p> <p>यो बिन्दु सुस्ता गाउँपालिका वडा नं २ को सातपली मा अवस्थित छ। यो बिन्दु को पूर्व तर्फ लगभग १००म घरहरू छन्। यो बिन्दुको दक्षिण दिशा तर्फ रेमन चौधरी को घर अवस्थित छ।</p>	<p><u>फिल्ड नक्सा</u></p> 
--	---

<p><u>नापसहितको बयान</u></p>	<p><u>बिन्दुवरिपरिको फोटो</u></p> 
------------------------------	--

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न

साक्षी १: Durga prashad, 9811486560

साक्षी २:

## अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

## नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सुस्ता</b>	वार्ड नं : <b>०८</b>	टोल : <b>महलवारी सुसल टोल</b>	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>UPP-92</b>	Easting: <b>488706.505</b>	Northing: <b>3039926.598</b>	स्थापना गरिएको मिति: <b>२०८२/०३/१५</b>

<p><b>बिन्दुको स्थान सम्बन्धि बयान</b></p> <p>यो बिन्दु सुस्ता गाउँपालिका वडा नं ०८ मा रहेको सुसल टोल मा अवस्थित छ। यो बिन्दु सुसल टोल बाट करिब करिब ५०० म टाढा उत्तर दिशा तिर छ। यो बिन्दु यो भन्ने देखिने बिन्दु UPP ९२ हो।</p>	<p><b>फिल्ड नक्सा</b></p>
<p><b>नापसहितको बयान</b></p>	<p><b>बिन्दुवरिपरिको फोटो</b></p>

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं

साक्षी १: **Durga prashad, 9811486560**

साक्षी २:

अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सुस्ता</b>	वार्ड नं : <b>२</b>	टोल : <b>महलारी</b>	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>जलप-१४</b>	Easting: <b>488825.151</b>	Northing: <b>3038325.871</b>	स्थापना गरिएको मिति:

<p><b>बिन्दुको स्थान सम्बन्धि बयान</b></p> <p>यो बिन्दु सुस्ता गाउँपालिका वडा नं. २ को Jandak Canal को बायाँ तर्फ नौडको छेउमा र चापला गेटसँगै छ। संरक्षण कोटोमा पूर्व तर्फ तिरौली जम्मा रोड र प्रत्यक्ष दिशामा बर्दाघाट बजार आउने रोड बढेको छ।</p>	<p><b>फिल्ड नक्सा</b></p>
--	---------------------------

<p><b>नापसहितको बयान</b></p> <p>N</p>	<p><b>बिन्दुवरिपरिको फोटो</b></p>
---------------------------------------	-----------------------------------

बिन्दु स्थापना गर्नको नाम र मोबाइल नं :
बिन्दु स्थापना गर्दा देखे र जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं
साक्षी १: <b>Durga prashad, 9811486560</b>
साक्षी २:

## अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

## रास्ट्रिय भूमि आयोग

## नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका:	वार्ड न : २	टोल : प्रहलवान्	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: GCP-95	Easting: 488613.752	Northing: 3038514.082	स्थापना गरिएको मिति 2082/03/15
बिन्दुको स्थान सम्बन्धि बयान यो बिन्दु मुस्ता गाउँपालिका वडा नं. २ मा स्थापना रहेको छ। यो बिन्दुको नजिक Grandak Canal र विद्युतधारेको बिद्युत तारको पोल रहेको छ।		फिल्ड नक्सा 	
नापसहितको बयान		बिन्दुको फोटो 	
बिन्दु स्थापना गर्नेको नाम र मोबाइल नं :			
बिन्दु स्थापना गर्दा देखेका र जना स्थानीय साक्षीहरूको नाम र मोबाइल नं			
साक्षी १: Durga prashad, 9811486560			
साक्षी २:			

अनुसूची ११

(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

रास्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका:	वार्ड न :	टोल :	बिन्दु रास्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: GCP-98	Easting: 487895.097	Northing: 3038486.802	स्थापना गरिएको मिति: 2082/03/16

<p><u>बिन्दुको स्थान सम्बन्धि बयान</u></p> <p>यो बिन्दु लुक्ला नगरपालिकाको ठोला २ को मा, कथापला गाउँको द. उत्तर दिशामा Jundak Lanak रहेको द. र त्रिवेणी धारा मार्गमा जानु रहेको छ।</p>	<p><u>फिल्ड नक्सा</u></p>
--	---------------------------

<p><u>नापसहितको बयान</u></p>	<p><u>बिन्दुवरिपरिको फोटो</u></p>
------------------------------	-----------------------------------

बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :
बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरूको नाम र मोबाइल न
साक्षी १: Durga prashad, 9811486560
साक्षी २:

अनुसूची ११



(दफा १५ को खण्ड (आ) को उपखण्ड (ख) प्रयोजनका लागि)

राष्ट्रिय भूमि आयोग

नियन्त्रण बिन्दुको विवरण कार्ड

गाउँ/नगरपालिका: <b>सुस्ता</b>	वार्ड न : <b>०२</b>	टोल : <b>कुल्यान टोल</b>	बिन्दु राष्ट्रिय संरचनामा आबध भएको / नभएको
Point ID: <b>JA CP-100</b>	Easting: <b>486954.599</b>	Northing: <b>3037328.336</b>	स्थापना गरिएको मिति: <b>२०८२/१०/३१/१६</b>

**बिन्दुको स्थान सम्बन्धि बयान**  
यो बिन्दु सुस्ता गाउँपालिका  
वडा नं २ मा रहेको कुल्यान  
टोल मा अवस्थित छ । यो  
बिन्दु रोजी ताजिडे बौड, घर र  
यो बिन्दु रोजी तरिपरि वृषि  
योग्य जमीन छ । यो बिन्दु  
भन्ने देखिने बिन्दु JA CP-९९  
हो



बिन्दु स्थापना गर्नेको नाम र मोबाइल न :

बिन्दु स्थापना गर्दा देखे २ जना स्थानीय साक्षीहरुको नाम र मोबाइल न

साक्षी १: **Durga prashad, 9811486560**

साक्षी २: